



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ५२) काठमाडौं, जेठ २७ गते २०५९ साल (अतिरिक्ताङ्क २२

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको सूचना

आयकर नियमावली, २०५९

आयकर ऐन, २०५८ को दफा १३८ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायका नियमहरु बनाएको छ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “आयकर नियमावली, २०५९” रहेकोछ।

(२) यो नियमावली तुरन्त प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “ऐन” भन्नाले आयकर ऐन, २०५८ सम्झनु पर्छ।

(ख) “स्थायी लेखा नम्बर” भन्नाले कर प्रयोजनको लागि कुनै व्यक्तिको पहिचान गर्न विभागले त्यस्तो व्यक्तिलाई प्रदान गरेको लेखा नम्बर सम्झनु पर्छ।

(१)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित परिएपछि, मात्र लागु हुनेछ।

परिच्छेद-३

कर दृष्ट

३. कर छुट को लागि निवेदन दिन पर्ने : (१) ऐसकी दफा २ को खण्ड (ध) बमोजिम कर छुट पाउने सम्माने कर छुटको भारी दिहाय बमोजिमको विवरण संलग्न गरी विभागमा निवेदन दिन पर्नेछ.

(क) प्रचलित कानून व्योजित दस्ता हुनु पर्ने संस्थाको हकमा दर्ताको प्रमाणपत्रका प्रतिलिपि.

(ख) संस्था गठन सम्बन्धी विधानको प्रतिलिपि।

(ग) स्थायी लेखा नम्बर प्राप्त गरेको भए त्यस्तो प्रमाणपत्रको प्रतिलिपि र

(घ) लेखा परीक्षणको प्रतिवेदन भए सो को प्रतितिपि ।

(२) उपनियम (१) बमोजिम पर्न आएको कर छुटको निवेदन उपर विभागले आवश्यक जांचबुझ गरी त्यस्तो संस्थालाई कर छुट पाउने संस्थाको रूपमा दर्ता गरी प्रमाणपत्र दिनेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्छुट पाउने संस्था भित्र पर्ने कुनै निकायलाई दर्ता गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।

४. पूर्वादेशद्वारा कर छुट पाउने निकाय : नाफा नकमाउने उद्देश्यले स्थापना भएको ऐनको दफा २ को खण्ड (६) को उपखण्ड (१) मा उल्लिखित निकाय बाहेक अन्य निकायलाई विभागले ऐनको दफा ७६ बमोजिम पूर्वादेशद्वारा कर छुटको उपभोग गर्न पाउने निकायको रूपमा तोकन सक्नेछ ।

५. वित्तिय विवरण पेश गर्नु पर्ने : नियम ३ को उपनियम (२) बमोजिम दर्ता हुने र नियम ४ बमोजिम कर छुटको उपभोग गर्न पाउने निकायले आफ्नो लेखापरीक्षण भएको वार्षिक वित्तिय विवरण अनिवार्य रूपमा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेश गर्नु पर्नेछ । त्यस्तो विवरण पेश नगर्ने निकायले त्यस्तो विवरण पेश नगरे सम्म कर छुट पाउने छैन ।

परिच्छेद - ३

आयको गणना

६. सानातिना रकमको भुक्तानी : ऐनको दफा ८ को उपदफा (३) को खण्ड (घ) वा दफा २१ को स्पष्टिकरणको खण्ड (क) को उपखण्ड (२) को (ग) मा उल्लिखित साना तिना रकमको भुक्तानी गर्दा चिया खर्च, स्टेशनरी, बक्सिस, पुरस्कार, आपतकालिन औषधोपचार तथा विभागले तोकेका यस्ते प्रकारका भुक्तानी बापत भुक्तानीकर्ताले एक पटकमा पाँचसय रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछ ।

(R)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५२ अतिरिक्ताङ्क २२ नेपाल राजपत्र भाग ३ मिति २०५९।।। २७

७. हास आधारमा समावेश नगरिने : ऐनको दफा १६ को उपदफा (२) बमोजिमको सीमा गणना गर्ने प्रयोजनको लागि कुनै आयवर्षको अन्त्यमा कुनै सम्पत्तिको कुनै समूहको हास आधार गणना गर्दा ऐनको दफा १६ को उपदफा (३) बमोजिम हुने अधिक खर्च वा सो को भागलाई समावेश गरिने छैन ।
८. लेखांकनको तरिका : (१) ऐनको दफा २२ बमोजिम कर लेखांकन गर्दा प्रचलित कानून बमोजिम लेखामानको व्यवस्था भए सोही बमोजिम गर्नु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम कुनै लेखामानको व्यवस्था नभएको अवस्थामा प्रचलित कुनै अन्तर्राष्ट्रिय सिद्धान्त वा प्रचलनको आधारमा विभागले तोकेको लेखामान अनुसार कर लेखांकन गर्नु पर्नेछ ।
९. डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड : ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि वैक वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र वैकले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।
१०. प्रतिफल विलम्बित हुने करार : कुनै करारको पक्षले करार प्रारम्भ भएपछि प्रत्येक ६ महिनाको अवधिमा अनुमानित लाभ र अनुमानित हानी सम्बन्धमा विभागले तोकेका कुराहरु नदेखाएमा त्यस्तो करार प्रतिफल विलम्बित हुने करार हुनेछ ।
११. समावेश नभएको करार (एकस्ल्कुडेड कन्ट्राक्ट) : देहाय बमोजिमको करार समावेश नभएको करार (एकस्ल्कुडेड कन्ट्राक्ट) हुनेछ :-
 (क) कुनै निकायमा हित निहित भएको वा अवकाश कोषको सदस्यता प्राप्त गरेको कारणले उत्पन्न कुनै करार, वा
 (ख) लगानी विमाको कुनै करार ।
१२. दीर्घकालिन करार सम्बन्धी अन्य व्यवस्था : (१) कुनै समयमा कुनै व्यक्तिको लगानी, रोजगारी वा व्यवसायबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अधिल्लो समयमा आय गणना गर्दा समावेश हुने रकमहरु क्रमवद्व वृद्धिको योग अनुसार समावेश हुने रकम हुनेछन् ।
 (२) कुनै समयमा कुनै व्यक्तिको व्यवसाय वा लगानीबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अधिल्लो समयमा आय गणना गर्दा कटौ गर्न पाइने रकमहरु क्रमवद्व वृद्धिको योग अनुसार कटौ गरिने रकम हुनेछन् ।
 (३) कुनै खास समयमा ऐनको दफा २६ को उपदफा (२) मा उल्लिखित करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ :-

(३)

खण्ड ५२ अतिरिक्ताङ्क २२ नेपाल राजपत्र भाग ३ मिति २०५९।।।।।

- (क) उत्पादन, निर्माण वा जडानसंग सम्बन्धित करार वा सो संग सम्बन्धित सेवाहरु पूरा गर्ने करारको सम्बन्धमा सो समयमा क्रमवद्व वृद्धिको योग अनुसार कटौ गरिने रकमलाई करार अन्त्य हुने समयमा क्रमवद्व वृद्धिको योग अनुसार कटौ गरिने रकमसंग तुलना गरेर, वा
- (ख) खण्ड (क) बाहेकका अवस्थामा सो खण्ड को अधीनमा रही विभागले तोके बमोजिम ।
- (४) ऐनको दफा ९५ बमोजिम कुनै आय वर्षमा अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुने छैन ।
- (५) देहायको करारलाई ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुनेछ ।

- (क) ऐन लागू हुँदाका बखत उत्पादन, निर्माण वा जडानसंग सम्बन्धित करार वा सो विषयसंग सम्बन्धित सेवाहरु पूरा गर्ने करार, र
- (ख) खण्ड (क) बाहेकको अवस्थामा विभागले तोकिदिएको समय र अवस्था अनुसारका करार ।

१३. निजी प्रयोजनको सवारी साधन तथा भवन सम्बन्धी व्यवस्था : (१) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट पूर्ण वा आंशिक रूपमा निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम कुनै आयवर्षको लागि देहाय बमोजिम रकम निर्धारण हुनेछ :-

- (क) कर्मचारी वा कामदार वा मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई उपलब्ध गराएकोमा निजी खाईपाई आएको तलबको शून्य दशमलव पाँच प्रतिशतले हुने रकम ।
- (ख) खण्ड (क) मा उल्लेख भएको अवस्थामा बाहेक सवारीसाधनको प्रचलित बजार मूल्यको बारिंक एक प्रतिशतले हुने रकम ।

स्पष्टिकरण : यस नियमको प्रयोजनको लागि "सवारी साधन" भन्नाले मोटर, कार, जीप र यस्तै किसिमको अन्य सवारी साधन सम्फन्नु पर्छ ।

(४)

आधिकारिकता मुद्रण २९० विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ ।

(२) कर्मचारी वा कामदार लगायतको कुनै हिताधिकारीको लागि कुनै व्यक्तिबाट निजी प्रयोजनको लागि प्रयोग भएको वा प्रयोगको लागि उपलब्ध भएको भवनलाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ख) को उपखण्ड (२) बमोजिम कर्ने आयबर्षको लागि देहाय बमोजिम रकम निर्धारण हनेछ : -

6. *Urtica dioica* L. (Nettle) (Fig. 10)

भवन उपलब्ध गराउन व्यक्तिले कमचारा वा कामदार वा
मासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने अन्य कुनै व्यक्तिलाई
भवन उपलब्ध गराएकोमा निजले खाइपाई आएको तलबको
दई प्रतिशतले हने रकम,

(ख) भवन उपलब्ध गराउने व्यक्तिले घर भाडामा लिई खण्ड (क) मा उल्लेख भए बाहेको व्यक्तिलाई भवन उपलब्ध गराएकोमा भाडा बापत भुक्तानी गरेको रकमको पच्चिस प्रतिशतले हुने रकम,

(ग) भवन उपलब्ध गराउने व्यक्तिले भाडा तिर्नु नपर्ने घर खण्ड
(क) मा उल्लेख भए बाहेको व्यक्तिलाई भवन उपलब्ध
गराएकोमा प्रचलित घरभाडाको पच्चीस प्रतिशतले हुने
रकम ।

१४. चानचुन हिसाब गणना नगरिने : कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रूपैयाँमा परिवर्तन गर्दा रूपैयाँ भन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।

१५. अग्रिम रूपमा मूल्य निर्धारण गर्ने : (१) ऐनको दफा ३३ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकम सम्बन्धमा सामान्य बजार मूल्य (आर्स लेन्थ) को आधारमा विभागले वितरण, बिनियोजन वा बाँडफाँड गर्ने सम्बन्धमा स्पष्ट हुन एक वा एक भन्दा बढी व्यक्तिले लिखित रूपमा अनुरोध गरेमा विभागले देहाय बमोजिम लिखित सूचना जारी गर्न सक्नेछ :-

(क) लिखित सूचनाको अवधि एक पटकमा पाँच आयर्वर्षभन्दा बढी नहने गरी,

(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो लिखित सूचना नविकरण हन सक्ने गरी ।

(२) उपनियम (१) बमोजिमको लिखित सूचना विभाग तथा अनुरोध गर्ने पक्षलाई बाध्यात्मक हनेछ ।

तर सम्बन्धित निवेदकले गरेको अनुरोधमा विभाग सहमत भएमा सो लिखित सचना निष्क्रय हनेछ ।

(4)

१६. प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग श्रृजना हुने अवस्था : (१) कुनै निकायको एकीकरण वा पुनर्संरचना भई कुनै व्यक्तिको सो निकायमा रहेको हित सोही निकायको अर्को हितबाट वा कुनै अर्को निकायको हितबाट प्रतिस्थापन भएमा अस्वेच्छिक निसर्ग श्रृजना भएको मानिने छ ।

(२) उपनियम (१) बमोजिम अस्वेच्छक निसर्ग शृंजना भएमा सो निकाय वा सो व्यक्तिले विभाग समक्ष स्वीकृतिको लागी निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम दिएको निवेदनमा विभागले स्वीकृति दिन सक्नेछ ।

परिच्छेद - ४

प्राकृतिक व्यक्ति र निकाय सम्बन्धी विशेष व्यवस्था

१७. स्वीकृत औषधी उपचार खर्च र सीमा : (१) ऐनको दफा ५१ बमोजिम औषधी उपचार बापत कर मिलानको गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको औषधी उपचार खर्चलाई स्वीकृत औषधी उपचार खर्च मानिनेछः-

(क) कुनै प्राकृतिक व्यक्तिले स्वास्थ्य बिमा वापत भुक्तानी गरेको बिमा प्रिमियम,

(ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधी लगायतका बिल बमोजिमको रकम ।

(२) उपनियम (१) मा जुन सुकै कुरा लेखिएको भएतापनि देहायका खर्चहरु स्वीकत औषधी उपचार खर्च मानिने छैनन् :-

(क) सौन्दर्य सल्लिचिकित्सा (कष्टेटिक सर्जरी) मा भएको खर्च, र

(ख) उपनियम (१) को खण्ड (क) मा उल्लिखित विमावा क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख) मा उल्लिखित खर्च ।

(३) ऐनको दफा ५१ को उपदफा (३) बमोजिम कर मिलान गर्न सकिने रकमको सीमा सातसय पचास रुपैयाँ हनेछ ।

१८. लाभांशको रकमलाई निकायको आय गणना गर्दा समावेश गर्नु नपर्ने : (१) ऐनको दफा ५६ को उपदफा (३) को प्रतिवन्धात्मक बाक्यांशको प्रयोजनको लागि कुनै निकायले देहायको कार्यको लागि कुनै हिताधिकारीलाई सो निकायको

खण्ड ५२ अतिरिक्ताङ्क २२ नेपाल राजपत्र भाग ३ मिति २०५९।।।२७

व्यवसाय संचालनको सिलसिलामा नभै अन्य कारणले मुनाफा बाहेको लाभांश वितरण गरेमा आय गणना गर्दा समावेश गर्नु पर्ने छैन :-

- (क) सो निकायबाट हिताधिकारीलाई उपलब्ध गराईएको सेवा, वा
- (ख) हिताधिकारीको प्रयोगको लागि उपलब्ध गराईएको सो निकायको स्वामित्वमा रहेको सम्पत्ति ।

(२) उपनियम (१) बमोजिमको अवस्थामा त्यस्तो सेवा वा सम्पत्तिको सम्बन्धमा हास कटी लगायत कुनै पनि खर्च कटी गर्न पाइने छैन ।

१९. वैकिङ्ग वा सामान्य बिमा व्यवसायको विगतका आयवर्षहरुको आयबाट नोक्सानी घटाउने : (१) वैकिङ्ग वा सामान्य बिमा व्यवसायले विगतका पांच आयवर्षहरुको आयबाट नोक्सानी घटाउँदा देहाय बमोजिम गर्नु पर्नेछ :-

- (क) कुनै वैकिङ्ग वा सामान्य बिमा व्यवसायको कुनै आय वर्षमा नोक्सानी भई विगतका आय वर्षहरुको आयबाट घटाउने भएमा विगतका आयवर्षहरुमा खर्च मिन्हा भएको जोखिम व्योहोर्ने कोषमा रकम जगेडा भएमा सो नोक्सानी सो जगेडा रकमबाट कटी गरी बाँकी रहेको नोक्सानी मात्र विगतका आयवर्षहरुको आयबाट घटाउने ।

(ख) खण्ड (क) बमोजिम घटाई बाँकी रहेको नोक्सानी सर्व प्रथम विगतका पाँचौ वर्षको नाफाबाट घटाउने र त्यस पछि पनि नोक्सानी बाँकी रहेमा क्रमशः त्यस पछिका वर्षहरु को नाफाबाट त्यस्तो नोक्सानी घटाउने ।

(२) उपनियम (१) को खण्ड (क) र (ख) बमोजिम नोक्सानी घटाउँदा यसरी घटाईएको रकम जुन आयवर्षको नाफाबाट घटाईएको हो सो आयवर्षको करको दरले हुने रकम नोक्सानी दावी गर्ने व्यक्तिबाट लिनु पर्ने अन्य कुनै रकम भए सो मा मिलान गरी बढी रकम ऐनको दफा ११३ बमोजिम फिर्ता दिनु पर्नेछ ।

परिच्छेद - ५

अवकाश बचत सम्बन्धी विशेष व्यवस्था

२०. अवकाश कोषको स्वीकृति : (१) अवकाश कोषको स्वीकृतिको लागि ऐनको दफा ६३ बमोजिम निवेदन प्राप्त भएमा उपनियम (२) को अधीनमा रही विभागले स्वीकृत दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम विभागले स्वीकृति प्रदान गर्दा सो अवकाश कोषले देहायका शर्तहरु पालना गर्न पर्ने गरी स्वीकृति प्रदान गर्न सक्नेछ :-

- (क) अवकाश कोषमा जम्मा गरिएको वा अवकाश कोषलाई प्राप्त हुने रकम स्वीकृत लगानीमा मात्र लगानी गर्नु पर्ने,

(ख) अवकाश कोषले कर्मचारी वा कामदारको तर्फबाट रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने भएमा सो कोषको व्यवस्थापन रोजगारदाता भन्दा स्वतन्त्र रूपमा भएको हुनु पर्ने,

तर सोही कोषका कर्मचारी वा कामदारको हकमा यो खण्ड लागू हने छैन ।

- (ग) अवकाश योगदान रकम आषाढ महिनामा खर्च लेखेको भए
खर्च लेखेको एक महिनाभित्र र अन्य महिनाको हकमा खर्च
लेखेको पन्थ दिनभित्र अवकाश कोषमा जम्मा गर्नु पर्ने,
(घ) अवकाश कोषको हिताधिकारीलाई देहायका अवस्थामा मात्र
अवकाश भक्तानी गर्न सकिने:-

- (१) कर्मचारी वा कामदार सेवाबाट अवकाश प्राप्त गरेमा,

- (२) हिताधिकारीको उमेर अन्ताउन्न वर्ष पूर्णमा, वा

- (३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायीरूपमा अपांग भएमा ।

- (द) महालेखा परीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकबाट सो अवकाश कोषको वार्षिक रूपमा लेखा परीक्षण गराउन् पर्ने ।

स्पष्टिकरण : यस नियमको प्रयोजनको लागि “स्वीकृत लगानी” भन्नाले देहाय बमोजिम भएको लगानी सम्भन् पर्छः -

- (क) प्रचलित कानून बमोजिम स्थापना भएको नागरिक लगानी कोषमा गरिएको लगानी ,

(ख) श्री ५ को सरकारले जारी गरेको ऋणपत्रमा गरिएको लगानी,

(ग) बैंक सम्बन्धी प्रचलित कानून अन्तर्गत संचालन भएका बैंकमा गरिएको लगानी,

(5)

आधिकारिकता मद्दण ~~विभाग~~ विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(घ) वैक्संग सह वित्तियकरणको आधारमा गरिएको लगानी, र

(इ) आफ्ना शेयर होल्डर बाहेका हिताधिकारीलाई गरिएको लगानी।

(३) विभागबाट स्वीकृति प्राप्त गरेको स्वीकृत अवकाश कोषले उपनियम

(२) का शर्तहरु पालना नगरेमा सो कोषलाई दिएको स्वीकृति विभागले रद्द गर्न सक्नेछ ।

(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम संचालन भई रहेका संचय कोष, उपदान कोष वा नागरिक लगानी कोषलाई २०५९ साल पौष मसान्तसम्मको लागि स्वीकृत अवकाश कोष मानिनेछ ।

(५) उपनियम (४) बमोजिमको अवधिभित्र सो उपनियममा उल्लिखित कोषले यस नियम बमोजिम विभागबाट स्वीकृति लिनु पर्नेछ । सो अवधिभित्र स्वीकृति नलिएमा सो अवधि पछि त्यस्तो अवकाश कोष अस्विकृत अवकाश कोषमा परिणीत हुनेछ ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका रकमका सम्बन्धमा देहाय बमोजिम हुनेछ :-

(क) ऐन प्रारम्भ हुनुभन्दा अधिका आयर्वर्षहरूमा कर्मचारी वा कामदारको संचय कोष वा नागरिक लगानी कोषमा जम्मा भएको साँवा ब्याज लगायतका रकममा र सो अवधिसम्म पाकेको उपदान तथा संचित बिदा बापतको रकममा कर छुट हुने, र

(ख) ऐन प्रारम्भ हुंदाका विषय सेवामा रहेका कर्मचारी वा कामदारलाई सेवाबाट अवकाश हुँदा निजहरुको सेवा शर्त सम्बन्धी नियम अनुसार भूत्तानी हुने एक लाख असी हजार रुपैयाँसम्मको औषधी उपचार खर्च रकमलाई सो कर्मचारी वा कामदारको आयमा समावेश नगरिने ।

२१. अवकाश योगदानको सीमा : कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ ।

खण्ड ५२ अतिरिक्ताङ्क २२ नेपाल राजपत्र भाग ३ मिति २०५६ शर २७

परिच्छेद - ६

कर प्रशासन र सरकारी कागजात

२२. पूर्वादेश सम्बन्धी कार्यविधि : (१) ऐनको दफा ७६ बमोजिम पूर्वादेश मांग गर्ने व्यक्तिले विभागले तोकेको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि पैतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको अवधि भित्र विभागबाट पूर्वादेश प्राप्त नभएमा निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन वा दफा ११६ को उपदफा (४) बमोजिम राजश्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नेछ ।

(४) उपनियम (२) बमोजिम निर्णय गर्नु अघि विभागले आवश्यक देखेमा अधिकृत तथा अन्य विशेषज्ञबाट छानबीन गराउन सक्नेछ ।

२३. स्थायी लेखा नम्बर : (१) यो नियमावली प्रारम्भ हुंदाका वखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारण योग्य आय आर्जन गर्न चाहने वा ऐनको परिच्छेद- १७ अन्तर्गत करकटी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कटी गर्नु अगावै स्थायी लेखा नम्बरको लागी विभागमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम स्थायी नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नम्बरको लागि विभागमा निवेदन दिन सक्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम निवेदन प्राप्त भए पछि निवेदकलाई विभागले स्थायी लेखा नम्बरको प्रमाणपत्र प्रदान गर्नेछ ।

२४. स्थायी लेखा नम्बरको विवरणमा संसोधन : (१) कुनै व्यक्तिले प्राप्त गरेको स्थायी लेखा नम्बरको प्रमाणपत्रमा उल्लिखित विवरणमा परिवर्तन भएमा परिवर्तन भएको मितिले पन्थ दिनभित्र सो व्यक्तिले सो कुराको जानकारी विभागलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको जानकारी विभागले प्राप्त गरे पछि विभागले स्थायी लेखा नम्बरमा आवश्यक संसोधन गरी दिनु पर्नेछ ।

२५. व्यक्तिको कारोबार स्थलमा परिवर्तन : कुनै व्यक्तिको कारोबारस्थल परिवर्तन भएमा सो व्यक्तिले सो कराको जानकारी विभागमा दिन पर्नेछ ।

२६. कर चृत्काको प्रमाणपत्र : (१) कुनै व्यक्तिले कुनै निश्चित मितिसम्मको ऐन वमोजिम तिर्नु पर्न सम्पूर्ण कर तिरी सकेको प्रमाणपत्र माग गर्न विभागमा निवेदन दिन सम्भेष्ठ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भए पछि कर तिरेको प्रमाणको आधारमा विभागले सो व्यक्तिलाई कर चक्ताको प्रमाणपत्र दिन् पर्नेछ ।

२७. कर छुटको प्रमाणपत्र : (१) कहने कर छुट पाउने व्यक्तिले कर छुटको प्रमाणपत्र माग गर्न विभागमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सो व्यक्तिले कर छूट पाउने देखिएमा विभागले सो व्यक्तिलाई कर छूटको प्रमाणपत्र दिनु पर्नेछ ।

२८. अधिकृतको परिचयपत्र : अधिकृतको परिचयपत्रको ढाँचा अनुसूची- १ बमोजिम हुनेछ ।

परिच्छेद - ७

करको भूत्कानी

२०. कर तिर्ने तरिका र स्थान : (१) कुनै व्यक्तिले ऐन बमोजिम तिर्नु पर्ने कर देहायको स्थानमा देहाय बमोजिम तिर्न पर्नेछः-

(क) विभागले कुनै व्यक्तिलाई कर तिनै स्थान सूचित गरेको भए सोही स्थानमा,

(ख) खण्ड (क) बाहेकका अन्य अवस्थामा सरकारी कारोबार गर्ने मान्यता प्राप्त बैंक वा विभागमा ।

(२) कुनै व्यक्तिले उपनियम (१) बमोजिम सरकारी कारोबार गर्न मान्यता प्राप्त बैंकमा कर बुझाएको भए सोको जानकारी विभागमा दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम कर बुझाउँदा देहाय बमोजिम बुझाउन सकिनेछ :-

(क) विभागमा भुक्तानी गर्दा विभागले तोकेको सीमासम्म नगद र सो सीमा भन्दा बढी भएमा चेक वा ड्राफ्टबाट, वा

(ख) सरकारी कारोबार गर्न मान्यता प्राप्त बैंकमा भुक्तानी गर्दा
नगद, चेक वा ड्राफ्टबाट ।

(४) उपनियम (३) बमोजिम चेकबाट कर बुझाएकोमा कुनै कारणले सो चेकको भुक्तानी नभएमा सो चेकबाट भुक्तानी प्राप्त गर्न विभागले भुक्तानी मितिसम्म गरेको सम्पर्ण खर्च बापत विभागले तोकेको रकम सो चेक

बुझाउने व्यक्तिले विभागमा बुझाउनु पर्नेछ । यसरी विभागले खर्चको रकम तोकदा भुक्तानी मितिसम्म कर बापत लाग्ने ब्याज, शुल्क तथा जरिवानाको रकम समेत समावेश गर्नु पर्नेछ ।

- ३०. भुक्तानीको कम :** कुनै व्यक्तिले विभिन्न आय वर्षको वा विभिन्न श्रोतको बाँकी कर, व्याज र शुल्क तिर्नु पर्ने अवस्थामा सम्पूर्ण रकम नवुभाएमा बुझाएको रकमलाई कुन आयवर्षको वा कुन श्रोतको भुक्तानी मान्ने भन्ने कुराको निर्णय विभागले गर्नेछ ।

३१. • रोजगारदाताले करकटी गर्ने तरिका : कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कटी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-

- (क) ऐनको दफा ५१ बमोजिम औषधी उपचार बापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र

(ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसाबले मासिक रूपमा अग्रिम कर कट्टी गर्नु पर्ने।

३२. प्रमाण पेश गरी मात्र किस्ता रकम घटाउन पाउने : देहायका प्रमाणहरु विभागमा पेश गरेको अवस्थामा सौ प्रमाणबाट प्रमाणित हुने रकमसम्म ऐनको दफा ९४ को उपदफा (१) बमोजिम गणना गरिएको किस्ता रकमबाट घटाई दाखिल गर्न सकिनेछ-

- (क) ऐनको परिच्छेद- १७ बमोजिम अग्रिम कर कट्टी गरिएकोमा दफा ९१ को उपदफा (१) बमोजिम जारी गरिएको कर कट्टी प्रमाणपत्र,
 (ख) औषधी उपचार बापत कर मिलान दावी गरेकोमा औषधी उपचार बापत भएको स्वीकृत औषधी उपचार खर्चको विल, भर्पाई ।

३३. अनुमानित करको विवरण आवश्यक नपर्ने : ऐनको दफा ९५ को उपदफा (६) को प्रयोजनको लागि विभागले देहायका व्यक्तिहरूलाई ऐनको दफा ९५ को उपदफा (१) बमोजिमको अनुमानित करको विवरण पेश गर्नु नपर्ने गरी तोक्न सक्नेछ :-

- (क) ऐनको दफा ९६ बमोजिम विवरण दाखिल गर्नु नपर्ने व्यक्ति,

(ख) रोजगारीबाट मात्र नेपालमा श्रोत भएको निर्धारण योग्य आय हुने व्यक्ति, र

(ग) ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्ति ।

३४. अनुमानित करको विवरण : कुनै आयवर्षमा किस्ता दाखिला गर्नु पर्ने व्यक्तिले अनुसूची-२ बमोजिमको ढाँचामा ऐनको दफा ९५ बमोजिम अनुमानित करको विवरण विभागमा पेश गर्नु पर्नेछ ।

परिच्छेद - ८

(६) तत्काल ही ~~प्र~~ लिलाम विक्री र फिर्तापाल ही नाम के सहित मकान का दर्जा

३५. लिलाम विक्री गर्दा अपनाउनु पर्ने कार्यविधि : (१) विभागले ऐनको दफा १०५ को उपदफा (३) बमोजिम कब्जामा लिएको सम्पत्ति सो सम्पत्तिको प्रकृति अनुसार विक्री गर्न उपयुक्त स्थान समेतलाई विचार गरी लिलाम विक्री गर्ने स्थान निश्चित गर्नेछ ।

(२) विभागले कव्जामा लिएको सम्पत्ति ऐनको दफा १०५ को उपदफा (४) को अधीनमा रही देहाय बमोजिम लिलाम विक्री गर्नु पर्नेछ :-

(क) संभव भएसम्म उपनियम (१) मा उल्लेख भएको स्थानको कम्तिमा एउटा स्थानीय पत्रिकामा लिलाम विक्रीको बारेमा पन्थ्य दिनको सचना प्रकाशित गर्ने,

तर सडी गली नासीई जाने सम्पत्तिको हकमा यो
व्यवस्था लाग हने छैन ।

(ख) उपनियम (१) मा उल्लेख भएको स्थानको स्वैभन्दा नजिकको स्थानीय प्रशासनको प्रतिनिधि र नजिकको अन्य कुनै सरकारी कार्यालयको प्रतिनिधिको रोहबरमा लिलाम हुने सम्पत्तिको बजार मोल निश्चित गर्ने ।

(३) लिलाम बढावढ गर्दा उपनियम (१) मा उल्लेख भएको स्थानको सबैभन्दा नजिकको स्थानीय प्रशासनको प्रतिनिधिको रोहवरमा बढावढ गर्नु पर्नेछ र लिलाममा भाग लिने व्यक्तिले उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोल मा किन्तु प्रस्ताव नगरेसम्म विक्री गरीने छैन ।

(४) उपनियम (३) बमोजिम लिलाम गर्दा उपनियम (२) को खण्ड (ख) बमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल आएको सम्पत्तिको उपनियम (२) को खण्ड (क) बमोजिम सात दिनको सूचना प्रकाशित गरी दोश्रो पटक लिलाम बढावढ गर्ने पर्नेछ ।

(५) उपनियम (४) वमोजिम लिलाम वढावढ गर्दा पनि उपनियम (२) को खण्ड (ख) वमोजिम निश्चित गरिएको बजार मोलभन्दा घटी मोल भएमा उपनियम (२) को खण्ड (क) वमोजिम तीन दिनको सूचना प्रकाशित गरी तेस्रो

खण्ड ५२ अतिरिक्ताङ्क २२ नेपाल राजपत्र भाग ३ मिति २०५९।।।

पटक लिलाम बढाबढ गरी जसिसुकै मोल आए पनि लिलाम बिक्री गर्न सकिनेछ ।

(६) लिलाम बिक्रीमा सम्पति सकार गर्ने व्यक्तिलाई विभागले चलन पूर्ज दिनु पर्नेछ ।

३६. **रकम फिर्ता माग गर्ने कार्यविधि :** ऐनको दफा ११३ को उपदफा (३) बमोजिम रकम फिर्ता पाउन माग गर्दा विभागले तोकेको ढांचामा फिर्ता माग गरिएको रकम बढी भएको पुष्ट्याई गर्ने कागजात र विभागले तोकेका अन्य कागजातहरु समेत संलग्न गरी विभागमा निवेदन दिनु पर्नेछ ।

परिच्छेद - ९

विविध

३७. **मुद्राको तहकिकात गर्ने अधिकृत :** ऐनको परिच्छेद २३ बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्राको तहकिकात विभागले खटाएको अधिकृतले गर्नेछ ।

३८. **दुर्गम भत्ताको सीमा :** ऐनको अनुसूची -१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछ :-

- (क) "क" वर्गका क्षेत्रमा तीस हजार रुपैयाँ ।
- (ख) "ख" वर्गका क्षेत्रमा चौबीस हजार रुपैयाँ ।
- (ग) "ग" वर्गका क्षेत्रमा अठार हजार रुपैयाँ ।
- (घ) "घ" वर्गका क्षेत्रमा बाह्र हजार रुपैयाँ ।
- (ङ) "ड" वर्गका क्षेत्रमा छ हजार रुपैयाँ ।

३९. **निवृत्तभरण आय :** ऐनको अनुसूची- १ को दफा १ को उपदफा (९) बमोजिम कटी गरिने रकम निवृत्तभरण आय भन्दा बढी हुने छैन ।

४०. **खारेजी र परिणाम :** (१) आयकर नियमावली, २०३९ खारेज गरिएकोछ ।

(२) आयकर नियमावली, २०३९ बमोजिम गरिएको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसंधी-१

अधिकृतको परिचयपत्र

(नियम २८ संग सम्बन्धित)

श्री ५ को सरकार

अर्थ मन्त्रालय


आन्तरिक राजश्व विभाग

अधिकृतको परिचय-पत्र

नाम :

८४

परिचय-पत्र नं :



अधिकृतको
फोटो

प्रमाणित गर्नेको हस्ताक्षर

पद :-

His Majesty's Government/ Nepal

Ministry of Finance

INLAND REVENUE DEPARTMENT

Officer's Identity Card

Name : _____

Designation :

Identity Card No :



*Officer's
Photo*

Certified by :

Designation :

(१५)

आधिकारिकता मुद्रण विभागबाट प्रभागित गरिएपछि मात्र लागु हुनेछ।

अनुसंधी-२

अनुमानित करको विवरण

(नियम ३४ संग सम्बन्धित)

करदाताको नाम :

स्थायी लेखा नम्बरः

कारोबारको किसिम :

आय वर्ष :

करदाताको स्थिरता : प्रो. साभेदारी प्रालि. लिंक.

चालु आव. को अनुमानित कर निकालने तरिका
(क) चालु आव. मा व्यवसाय वा लगानीवाट प्राप्त हुने अनुमानित
मुनाफा वा लाभ

(ख) कट्टी हने रकम

四

आय

四

(ग) आयकर ऐन, २०५८ को दफा ११ तथा ६८ वर्मोजिमको कर छुट रु.
हने रकम (घटाउने)

(घ) अन्य व्यवसाय वा लगानीको आय (जोडने)

卷之三

(ੴ) ਚਨਦਾ (ਘਟਾਉਣੇ)

七

(च) अवकाश योगदान (घटाउने)

४८

उपरोक्त वर्माजिमको करयोग्य आयमा आयकर एन, २०५८ को अनुसूची -१ वर्माजिम लाग्ने करनु।

चाल आयवपंमा विदेशी श्रोतको आय भएमा विदेशमा तिरेको र तिनु पर्ने अनुमानित आयकर रकम रु

गैर वार्सन्दा व्यक्तिको नेपाल स्थित स्थायी संस्थापनले चालु आयवर्पमा विदेश पठाउने आय न.....

विंध्य पठाउने आयमा लाग्ने कर रु.

विवरण दिनेकां दस्तखत :

४८

मिति

आज्ञाले

डा. विमलप्रसाद कोइराला
श्री ५ को सरकारको सचिव

(۹۶)

मद्रण विभाग, सिंहदरबार, काठमाडौंमा मन्त्रित ।
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।